



मुक्तिनाथ विकास बैंक लिमिटेड

MUKTINATH BIKAS BANK LIMITED

'B' Class financial institution licenced by Nepal Rastra Bank (National Level)

Central Office: Pokhara-9, Prithivichowk, Kaski

Phone : 061-522786, 527805, Fax : 061-537952

E-mail : info@muktinathbank.com.np, Website: www.muktinathbank.com.np

Unaudited Financial Results (Quarterly)

As at 2nd Quarter (2073-09-29) of the Fiscal Year 2073/074

(Rs. in '000)

S.N.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
1	Total Capital & Liabilities (1.1 to 1.7)	17,473,831.42	15,052,702.67	10,806,086.85
1.1	Paid-up Capital	1,531,350.19	1,040,377.55	838,432.75
1.2	Reserves and Surplus	444,025.69	603,127.25	293,078.89
1.3	Debtenture and Bond	-	-	-
1.4	Borrowings	400,000.00	-	4,130.00
1.5	Deposits (a+b)	14,582,139.10	12,881,759.27	9,235,773.39
a.	Domestic Currency	14,582,139.10	12,881,759.27	9,235,773.39
b.	Foreign Currency	-	-	-
1.6	Income Tax Liabilities	-	27,689.64	51,667.28
1.7	Other Liabilities	516,316.44	499,748.96	383,004.56
2	Total Assets (2.1 to 2.7)	17,473,831.42	15,052,702.67	10,806,086.85
2.1	Cash & Bank Balance	1,193,172.10	1,357,159.22	1,006,965.95
2.2	Money at call and short Notice	2,212,255.51	1,295,279.22	1,625,190.24
2.3	Investments	485,966.22	234,939.89	97,854.67
2.4	Loans & Advances (Gross) (a+b+c+d+e+f)	13,094,043.81	11,441,405.16	7,863,989.87
a.	Real Estate Loan	719,985.39	646,047.83	333,749.71
	1. Residential Real Estate Loan (Except Personal Home Loan upto Rs 10 million)	-	-	-
	2. Business Complex & Residential Apartment Construction Loan	-	-	-
	3. Income generating Commercial Complex Loan	-	-	-
	4. Other Real Estate Loan (Including Land Purchase & Plotting)	719,985.39	646,047.83	333,749.71
b.	Personal Home Loan of Rs. 10 million or less	1,951,510.55	1,839,093.38	1,253,622.67
c.	Margin Type Loan	-	-	-
d.	Term Loan	2,423,333.87	2,142,207.87	1,469,794.70
e.	Overdraft Loan / TR Loan / WC Loan	2,361,505.00	2,023,074.68	1,237,748.00
f.	Others	5,637,708.99	4,790,981.40	3,569,074.79
2.5	Fixed Assets	328,868.29	321,625.91	109,073.73
2.6	Non Banking Assets	-	-	-
2.7	Other Assets	159,525.49	402,293.26	103,012.39
3	Profit and Loss Account			
3.1	Interest income	776,679.11	361,083.01	541,717.04
3.2	Interest Expense	316,323.45	148,476.50	232,949.78
A	Net Interest Income (3.1-3.2)	460,355.66	212,606.51	308,767.27
3.3	Fees Commission and Discount	13,605.59	4,228.83	6,197.85
3.4	Other Operating Income	92,556.59	45,636.20	60,666.31
3.5	Foreign Exchange Gain/Loss (Net)	-	-	-
B	Total Operating Income (A+3.3+3.4+3.5)	566,517.84	262,471.54	375,631.42
3.6	Staff Expenses	115,282.64	57,754.71	73,056.60
3.7	Other Operating Expenses	78,350.04	35,962.33	54,857.20
C	Operating profit Before Provision (B-3.6-3.7)	372,885.16	168,754.50	247,717.62
3.8	Provision for Possible Loss	39,121.08	25,158.34	14,653.09
D	Operating profit (C-3.8)	333,764.08	143,596.16	233,064.54
3.9	Non Operating Income/Expenses (Net)	14,646.59	11,339.87	8,865.43
3.10	Write Back of Provision for Possible Loss	-	-	7,273.11
E	Profit From Regular Activities (D+3.9+3.10)	348,410.67	154,936.03	249,203.08
3.11	Extraordinary Income/Expenses (Net)	-	-	-
F	Profit Before Bonus and Taxes (E+3.11)	348,410.67	154,936.03	249,203.08
3.12	Provision For Staff Bonus	31,673.70	14,085.09	22,654.83
3.13	Provision For Tax	93,516.97	41,144.48	67,531.16
G	Net Profit/Loss (F-3.12 -3.13)	223,220.01	99,706.46	159,017.09
4	Ratios (Mandatory)			
4.1	Capital Fund to RWA	13.56%	12.77%	13.01%
4.2	Non Performing Loan (NPL) to Total Loan	0.18%	0.18%	0.26%
4.3	Total Loan Loss Provision to total NPL	603.87%	628.96%	433.70%
4.4	Cost of Funds (LCY)	5.62%	4.96%	5.44%
4.5	CD Ratio (Calculated as per NRB Directives)	79.11%	78.79%	75.89%
4.6	Base Rate	9.78%	9.01%	9.40%
4.7	Net Interest Spread (Calculated as per NRB Directives)	8.21%	8.64%	8.84%
4.8	Net Interest Spread (without Microfinance)	6.67%	7.09%	7.55%
4.9	Deprived Sector Loan (% of Current Loan & Advances)	26.15%	26.35%	30.73%

* Loans & Advances and Non Banking Assets are being presented on gross basis and loss provisions are being included on other liabilities.

* Previous period figures have been regrouped/rearranged wherever necessary.

* Above figures are subject to change upon otherwise instructions of Statutory Auditors and/or Regulatory Authorities.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४

(नियम २६ को उपनियम १ सँग सम्बन्धित)

आ.व. २०७३/०७४ को दोस्रो त्रैमासिक प्रतिवेदन

१) वित्तीय विवरण :

क) यस विकास बैंकको वासलात, नाफा नोक्सान हिसाब सम्बन्धी विवरण :

अ) यस विकास बैंकको दोस्रो त्रैमासिक अवधिको वासलात तथा नाफा नोक्सान विवरण यसै साथ प्रकाशित गरिएको छ । यस समिक्षा अवधिमा विकास बैंकको कुल निक्षेप गत वर्षको सोहि अवधिको तुलनामा ५७.८९ प्रतिशतले बृद्धि भई रु. १४ अर्ब ५८ करोड पुगेको छ भने कुल कर्जा लगानी ६६.५९ प्रतिशतले बृद्धि भई रु. १३ अर्ब ९ करोड पुगेको छ । साथै, यस अवधि सम्मको खुद मुनाफा गत वर्षको सोहि अवधिको तुलनामा ४०.३७ प्रतिशतले बृद्धि भई रु. २२ करोड ३२ लाख रहेको छ र अन्य वित्तीय सुचकांकहरु पनि सवल र सुदृढ रहेकाछन् ।

आ) सम्बन्धित पक्ष (Related Party) बीच भएको कारोबार सम्बन्धी विवरण: केहि नभएको ।

ख) प्रमुख वित्तीय अनुपातहरु :

प्रति सेयर आम्दानी	रु. २९.१५ (वार्षिक)	प्रति सेयर कुल सम्पत्तिको मूल्य	रु. १,१४१.०७
मूल्य आम्दानी अनुपात	२६.८६ (वार्षिक)	तरलता अनुपात	२२.६७ प्रतिशत
प्रति सेयर नेटवर्थ	रु. १२८.५८	पूँजीकोष अनुपात	१३.५६ प्रतिशत

२) व्यवस्थापकिय विश्लेषण :

क) त्रैमासिक अवधिमा संस्थाको मौज्जात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण :

चालु आ. व. को दोस्रो त्रैमासमा विकास बैंकको मौज्जात र आम्दानी विगतमा भई निरन्तर बृद्धि भईरहेको छ भने तरलतामा सामान्य संकुचन रहेको छ । जसमा सम्पत्तिको गुणस्तरीय सुशासनको पूर्ण पालना, कुशल व्यवस्थापन पक्ष तथा निष्ठावान कर्मचारी समूह, समय सापेक्ष गुणस्तरीय सेवामा विविधिकरण, कार्यक्षेत्रहरूमा सेवा विस्तार, द्रुत ग्राहक संख्याको आधार एवं विकास बैंकको ह्ययाती आदि प्रमुख कारणहरु रहेका छन् भने समग्र बैकिङ्ग क्षेत्रमा देखिएको तरलता संकुचनको केहि प्रभाव समेत परेको छ ।

ख) आगामी अवधिको व्यावसायिक योजना सम्बन्धमा व्यवस्थापकको विश्लेषणात्मक विवरण :

१. ने.रा.बैंकको निर्देशन अनुसार कृषि, उर्जा, पर्यटन एवं धेरैलु तथा साना उद्योग लगायतका प्राथमिक तथा उत्पादनशील क्षेत्रहरूमा व्यवसाय विविधिकरण गर्ने र हाल मौजुदा सम्पत्ती तथा दायित्वको गुणस्तरमा अफ सुधार गर्दै जोखिम न्युनिकरण गर्दै जाने योजना रहेको छ ।

२. सम्भाव्यता अध्ययन गरी पिछडिएका साथै आर्थिक पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रमा बसोबास गर्ने व्यक्तिको लघुवित्त सेवा अफ विस्तारित रुपमा पुर्‍याइनेछ ।

३. काठमाडौँ महानगरपालिका भित्र कलमादी र सीतापाईला, ओखलढुङ्गा जिल्लाको सिद्धिचरण र रामपुर, नवलपरासी जिल्लाको दलदले र भुमही, मकवानपुर जिल्लाको हेटौँडा र मनहरी, चितवन जिल्लाको पर्सा बजार र पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिकामा गरी १० वटा नयाँ शाखाहरु सञ्चालनको क्रममा रहेका छन् भने बैकिङ्ग सम्भावना बोकेका तर बैंक-वित्तीय संस्था नपुगेका अन्य उपयुक्त स्थानहरूको सम्भाव्यता अध्ययन गरी शाखा सञ्जाल विस्तार गर्ने योजना रहेको छ ।

४. संस्थाले स्वयंयोजनाको लागि काठमाडौँ महानगरपालिका वडा नं. ०३, लाजिम्पाटमा खरिद गरेको जग्गामा (१,२२७.४८ वर्ग मिटर क्षेत्रफलको जग्गा) कार्यालय भवन निर्माण गरिने छ ।

५. तोकिएको समय सीमा भित्र आफ्नै पहलमा रु. २ अर्ब ५० करोड चुक्ता पूँजी पुर्‍याइने योजना रहेको छ ।

ग) विगतको अनुभवबाट संगठित संस्थाको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि भएको छैन । तथापि, अर्थव्यवस्थाका समग्र गतिविधिहरूबाट वित्तीय संस्था पनि प्रभावित हुने भएकाले सोहि अनुरूप वित्तीय कारोबार प्रभावित भईरहेको छ ।

३. कानुनी कारवाही सम्बन्धी :

क) त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको भए : मिति २०७३।०६।०९ मा उत्सव गुरुङ्ग समेतले यस विकास बैंक समेतलाई प्रतिवादी बनाई जालसाजी समेतका मुद्दा चितवन जिल्ला अदालतमा दायर गरेको जानकारी प्राप्त भएको थियो । उक्त मुद्दा विभिन्न व्यक्तिको हक हस्तान्तरण हुँदै यस बैंकले धितो स्वरूप स्वीकार गरी गैह्र बैकिङ्ग सम्पत्तिको रुपमा सकार गरी बिक्री समेत गरी सकेको अवस्थामा मुद्दा परी सोको प्रतिउत्तर पत्र दायर गरी सकिएको छ । यस विकास बैंक सो मुद्दामा सवल रहेको छ । सम्पत्ती अदालतबाट सोको निर्णय हुन बाँकी रहेको छ ।

ख) संगठित संस्थाको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए : यस सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको ।

ग) कुनै संचालक वा संस्थापक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए : यस सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको ।

४. संगठित संस्थाको सेयर कारोबार सम्बन्धी विश्लेषण :

क) धितोपत्र बजारमा भएको संगठित संस्थाको सेयर कारोबार सम्बन्धमा व्यवस्थापनको धारणा : यस विकास बैंकको सम्पूर्ण सेयरहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भै धितोपत्र विनिमय बजारमा खुल्ला बजारले प्रतिपादित गरेको मूल्य तथा मान्यता अनुरूप सेयरको कारोबार भईरहेको छ भने समग्रमा यस संस्थाको सेयर अन्य वित्तीय संस्थाको भन्दा अधिक मूल्यमा कारोबार हुनुलाई महत्वपूर्ण उपलब्धिको रुपमा लिएका छौँ ।

ख) त्रैमासिक अवधिको सेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोबार भएको कुल दिन तथा कारोबार संख्या : यस अवधिको सेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोबार भएको कुल दिन तथा कारोबार संख्याको विवरण देहाय बमोजिम रहेको छ ।

अधिकतम मूल्य	रु. १,५२९	कुल कारोबार भएको दिन	५७ दिन
न्यूनतम मूल्य	रु. ७२६	कुल कारोबार सेयर संख्या	४८७,७४९ (किता)
पौष मसान्तको अन्तिम मूल्य	रु. ७८३	कुल कारोबार संख्या	३,४५०

(स्रोत : नेपाल स्टक एक्सचेन्जको वेबसाईट www.nepalstock.com.np अनुसार)

५) समस्या तथा चुनौती : यस विकास बैंकले वहन गरेको आन्तरिक तथा बाह्य समस्या तथा चुनौतीहरु निम्न बमोजिम रहेका छन् ।

क) आन्तरिक समस्या तथा चुनौती : नयाँ शाखा विस्तारको लागि दक्ष जनशक्तिको अभाव साथै उनीहरूको क्षमता अभिवृद्धिमा समस्या, दुर्गम स्थानमा रहेका शाखाहरूमा कोष व्यवस्थापनमा समस्या तथा सोको बढ्दो लागत र ग्राहकको चाहना बमोजिम छिटो छरितो सेवा प्रदान गर्न नसकिएको स्थितिमा संस्थाको मुनाफा वृद्धिदर कायम राखिराख्नु थप चुनौतीपूर्ण रहेको छ ।

ख) बाह्य समस्या तथा चुनौती : देशको संक्रमणकालिन राजनैतिक अवस्था, न्यून आर्थिक बृद्धिदर, उच्च मूल्य बृद्धि, लगानी मैत्री वातावरणको अभाव, बैकिङ्ग क्षेत्रमा देखिएको तीव्र प्रतिस्पर्धा, तरलतामा देखिने उतार चढाव, लगानीयोग्य तथा उत्पादनशील क्षेत्रको अभाव, बढ्दो संचालन लागत र ग्रामीण शाखाहरूमा असुरक्षा लगायतका सामाजिक समस्याले सुजित संचालन जोखिम साथै निक्षेप, कर्जा तथा लगानीको ब्याजदरमा भईरहेको नियमित परिवर्तन, औद्योगिक तथा व्यापारीक क्षेत्रमा व्याप्त श्रम समस्या, उर्जा संकट एवं अस्थिर व्यवसायिक कानुनी वातावरण जस्ता अनपेक्षित क्रियाकलापले वित्तीय व्यवसायमा प्रतिकुल असर पार्न सक्नु प्रमुख बाह्य समस्याहरु हुन् ।

ग) रणनीति :

उल्लेखित समस्या तथा चुनौतीहरु सामना गर्न "जनता बैंकमा होईन, बैंक जनतामा जानुपर्दछ" तथा "गाउँ गाउँमा लघुवित्त फैलाउँ, गरिबी र विपन्नता घटाउँ" भन्ने मूल मर्मका साथ लगानी विविधिकरण गरी लघुवित्त मार्फत सामुहिक जमानिमा जागरूक तथा उद्यमशिल समूहलाई स-सानो ऋण रकम प्रवाह गरी देशको गरीबी निवारण एवं वित्तीय पहुँच अभिवृद्धिमा ठोस योगदान पुर्‍याउने, प्राथमिक तथा उत्पादनशील क्षेत्रहरूमा लगानी बढाउने, दक्ष जनशक्ति विकासका लागि तालिम लगायत वृत्ति विकासका कार्यक्रमहरु संचालन गर्ने, ब्याजदर परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्दै जाने, समानुपातिक रुपमा प्रत्येक वर्ष चुक्ता पूँजी बृद्धि गर्ने, संचालन खर्च घटाउने एवं आधुनिक बैकिङ्गका थप सुविधाहरूलाई समेट्दै छिटो, छरितो तवरले ग्राहकमुखी सेवा उपलब्ध गराउनु नै संस्थाको रणनीति रहेको छ ।

६) संस्थागत सुशासन :

संस्थागत सुशासन अभिवृद्धिका लागि व्यवस्थापनद्वारा चालिएका कदम सम्बन्धी विवरण :

क) संस्थागत सुशासनलाई बैंकले अति महत्वका साथ मनन गरी सो सम्बन्धी निर्देशनहरूको पूर्ण रुपमा पालना गरिएको छ । साथै, आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन आन्तरिक लेखापरीक्षण विभागलाई बैंकको कारोबार बृद्धि संगसंगै स्तरोन्ती गर्दै आएको छ ।

ख) संचालन जोखिम कम गर्न तथा कामलाई व्यवस्थित गर्न विभिन्न आन्तरिक नीति, नियम तथा निर्देशिकाहरु तर्जुमा गरी लागू गरिएको छ साथै सोको नियमित अनुगमन र निरीक्षण गर्ने व्यवस्था गरिएको छ ।

७) सत्य तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजका मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोषण गर्दछु की मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।

मेरो बैंक. तपाईंको बैंक. हामी सबैको बैंक - मुक्तिनाथ विकास बैंक...